



नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग



आन्तरिक राजस्व कार्यालय  
वीरगंज पर्सा

०५१-५२२९२४  
०५१-५३१०६६  
०५१-५२२९९२  
०५१-५२२०६६  
Email: [iro17@ird.gov.np](mailto:iro17@ird.gov.np)

प.सं. २०८१/०८२

च.नं. ५५०६

मिति: २०८१/११/०८

११४५ सिल्लागा अष्टमी - २३

विषय: आर्थिक विधेयक २०८१ ले प्रदान गरेको छुट सुविधा कार्यान्वयनमा सहजीकरण गरिदिने सम्बन्धमा।

श्री परेका सुर्खेल नगर/गाउँपालीका,  
परेका सुर्खेल पर्सा।

प्रस्तुत विषयमा आर्थिक विधेयक, २०८१ ले देहाय बमोजिम छुट तथा सहूलियत (स्किम) हरु प्रदान गरेको र छुट सहूलियत लिने समय यहि फागुन मसान्त सम्म मात्र रहेको छ:-

क.सं.	दफा	आर्थिक विधेयकको व्यवस्था	पूर्व शर्तहरू
१	२२	करको दायरामा आउनेलाई छुट दिने सम्बन्धी व्यवस्था: (१) कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फाल्गुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ। (२) उपदफा (१) बमोजिम आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अधिका आय वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन।	<ul style="list-style-type: none"> <li>स्थायी लेखा नम्बर नलिएको व्यक्ति हुनु पर्ने।</li> <li>आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को आय विवरण र बुझाउनु पर्ने कर रकम बुझाउनु पर्ने।</li> <li>शुल्क तथा व्याज मिनाहा हुने।</li> <li>सो आर्थिक वर्षभन्दा अधिका वर्षहरूका आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउन नपर्ने।</li> <li>अवधि: संवत् २०८१ साल फाल्गुन मसान्त।</li> </ul>
२	२३	आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था: स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको पच्चिस प्रतिशतले हुने रकम संवत् २०८१ साल फाल्गुन मसान्त सम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा हुनेछ।	<ul style="list-style-type: none"> <li>स्थायी लेखा नम्बर लिएको हुनु पर्ने।</li> <li>आर्थिक वर्ष २०७९/८० सम्मको बुझाउनु पर्ने आय विवरण र बुझाउनु पर्ने कर रकम र व्याज बापतको पच्चिस प्रतिशत रकम बुझाउनु पर्ने।</li> <li>शुल्क तथा पचहत्तर प्रतिशत व्याज मिनाहा हुने।</li> <li>अवधि: संवत् २०८१ साल फाल्गुन मसान्त।</li> </ul>
३	२४	मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धी व्यवस्था: संवत् २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफुले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको पचास प्रतिशतले हुने रकम संवत् २०८१ साल फाल्गुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुनेछ।	<ul style="list-style-type: none"> <li>मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनु पर्ने।</li> <li>२०८० असार सम्मको बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र बुझाउनु पर्ने बाँकी कर रकम, व्याज बापतको पचास प्रतिशत रकम बुझाउनु पर्ने।</li> <li>जरिवाना, थप दस्तुर र पचास प्रतिशत व्याज मिनाहा हुने।</li> <li>अवधि: संवत् २०८१ साल फाल्गुन मसान्त।</li> </ul>

सो सम्बन्धमा..... नगरपालीका/गाउँपालीका भित्र संलग्न सूचीमा रहेका करदाताहरूले आय विवरण एवम् मूल्य अभिवृद्धि कर विवरण पेश नगरी आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली (ITS) मा ननफाइलर सूचीमा रहेको। साथै, कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए करको दायरामा आएमा छुट सुविधा समेत रहेको व्यहोरा सुसूचित गराउने कार्यमा देहाय अनुसार सहजीकरण गरिदिनुहुन अनुरोध छ।

देहाय:-

क) उल्लेखित छुट-सहूलियतको संलग्न सूची तहाँ नगर/गाउँ कार्यपालिकाको कार्यालयमा सबैले देखने स्थानमा टाँस गरी सम्बन्धित करदाताहरूलाई समेत जानकारी गराईदिनुहुन।

“ कर प्रणालीको सार, लगानीको आधार”

प्रमुख कर अधिकृत



नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग



०५१-५२२१२४  
०५१-५३१०६६  
०५१-५२२११२  
०५१-५२२०६६

Email: [iro17@ird.gov.np](mailto:iro17@ird.gov.np)

## आन्तरिक राजस्व कार्यालय वीरगंज, पर्सा

- ख) आय विवरण तथा मू.अ.कर विवरण पेश गरे ? नगरेको ? एकिन गरी तहाँ पालिकामा नवीकरण/खारेजी/सिफारिस हुने व्यवस्था मिलाई विवरण दाखिला गराउने कार्यमा सहयोग गरिदिनुहुन।
- ग) कार्यालयबाट सेवा प्रवाह गर्दा आय विवरण र मू.अ.कर विवरण पेश नगर्ने Non-Filer Taxpayer, लाई विवरण पेश गराउने तर्फ आवश्यक सहजीकरण गरिदिनुहुन। (विवरण पेश गर्ने/नगर्ने करदाताको जानकारी यहाँबाट थाहा पाउन सकिन्छ, <https://ird.gov.np/pan-search>)
- घ) प्राप्त सूची सम्बन्धित सबै वडा कार्यालयहरूमा समेत पठाई अभियान नै सञ्चालन गर्न निर्देशन दिनुहुन र आर्थिक विधेयक २०८१ ले प्रदान गरेको लाभ लिई आय विवरण/कर विवरण पेश गर्न लगाई राजस्व संकलनको कार्यमा आवश्यक सहयोग गरिदिनुहुन।
- ङ) निर्धारित समय सीमाभित्र आय विवरण र मू.अ.कर विवरण पेश नगर्ने र आन्तरिक राजस्व कार्यालयमा दर्ता नभई कारोबार गरेको त्यस्ता करदाताहरू उपर कानून बमोजिम थप छानविनको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत जानकारी गराइदिनुहुन।
- च) संलग्न सूचीको विद्युतीय (excel sheet तहाँ पालिकाको इमेल ठेगानामा समेत पठाइएको छ। साथै, कार्यालयबाट आर्थिक विधेयक, २०८१ ले प्रदान गरेको छुट-सहुलियतको प्रचार-प्रसार गर्न कर शिक्षा एवम् शिविर सञ्चालन गर्न आउनु भएका कर्मचारीहरूलाई समेत सम्बन्धित पालिकाबाट आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ।

०८१/११/१०८

प्रमुख कर अधिकृत  
टिकाराज चौलागाई

प्रमुख कर अधिकृत